

# Lev

## Chapter 6

Nepali Interlinear

Reference: Nepali ERV

וַיְדַבֵּר יְהוָה אֶל-מֹשֶׁה לֵאמֹר: 1  
र-भन्नुभयो परमप्रभुले लाई मोशा भनेर: H1696 H3068 H0413 H4872 H0559

परमप्रभुले मोशालाई भन्नुभयो,

וְנִפְשׁוּ כִּי תִחַטָּא וּמַעַלְהָ וּמַעַלְהָ מֵעַל בֵּיהוָה וְכִתְּוֹ בְעֵמִיתוֹ בְּפָקֶדוֹן 2  
प्राणले यदि पाप-गर्छ र-विश्वासघात-गर्छ र-विश्वासघात विश्वासघात परमप्रभुसँग र-झूटो-बोल्छ र-झूटो-बोल्छ आफ्नो-छिमेकीलाई धरोहरमा आफ्नो-छिमेकीलाई। H5315 H2398 H4603 H4604 H3068 H3584 H5997 H6487

אוֹ-בִתְּשׁוּמַת יְדֹ-אוֹ בְּנִזְלֹ אוֹ עֲשֶׂק אֶת-עֵמִיתוֹ: 3  
वा सम्झौतामा हात वा लुटपाट वा ठछ - आफ्नो-छिमेकीलाई। H8672 H3027 H1498 H0853 H6231 H5997

“जब एकजना मानिस परमप्रभुको विरुद्धमा पाप र विश्वासघात गर्छ अनि आफ्नो छिमेकीलाई धोका दिएर पापकर्म गर्यो कसैले राख्न दिएको कुरा बन्धकमा राखेरको कुरा वा चोरेको कुरा राख्छ अनि छिमेकीसँग झूट बोल्छ।

אוֹ-מִצָּא אֶבְרָהּ וְכֹחַשׁ בָּהּ וְנִשְׁבַּע עַל-שָׁקֶר עַל-אֶחָת מִכָּל 3  
वा भेटियो हराएको-वस्तु र-झूटो-बोल्छ त्यसबारेमा र-शपथ-खान्छ माथि माथि एउटा सबाबाट H4672 H0009 H3584 H7650 H8267 H0259 H3605

אוֹ-אֲשֶׁר יַעֲשֶׂה לְחַטָּא בְּהִנְיָ: 4  
जुन गर्छ मानिसले पाप-गर्दै तिनीहरूमा। H0120 H2398 H2007

अनि यसरी ठगेको अथवा धोका दिएको अथवा अपहरण गरेकोमा आफू निर्दोष हुन झूटो स्वीकार गर्दैन।

וְהָיָה כִּי-יִחַטָּא וְאָשָׂם וְהָשִׁיב אֶת-הַנִּזְלָה אֲשֶׁר נִזְלָה אוֹ-אֶת- 4  
र-हुनेछ जब पाप-गर्छ र-दोषी-हुन्छ र-फिर्ता-गरोस् र-हुनेछ लुटेको जुन लुटेको वा H1961 H2398 H0816 H7725 H0853 H1500 H1497 H0853

הַעֲשֶׂק אֲשֶׁר עֲשֶׂק אוֹ-אֶת-הַפִּקְדוֹן אֲשֶׁר אוֹ-אֶת- 5  
ठगेको जुन ठगेको वा धरोहर - धरोहर धरोहर-राखेको-थियो उससँग वा H6233 H6231 H0853 H6487 H0854 H0853

הָאֶבְרָהּ אֲשֶׁר מִצָּא: 6  
हराएको-वस्तु जुन भेटियो। H0009 H4672

यदि एउटा व्यक्तिले यसरी यी कुराहरू गर्छ तब त्यो मानिस पापको दोषी हुनेछ। त्यो मानिसले सबै कुराहरू ल्याउनु पर्नेछ जे जति उसले चोरीको थियो, अथवा जे जति उसले ठगेर लगेको छ, अथवा जे जति अर्को मानिसले उसलाई उसको निम्ति समाल्न दिएका थिए अथवा जे जति उसले पायो अनि यस विषयमा झूट बोल्थो।

אוֹ-מִכָּל אֲשֶׁר-שָׁבַע עָלָיו לְשָׁקֶר וְשָׁלַם אֹתוֹ בְּרֹאשׁוֹ וּחְמֹשֵׁתוֹ יָסַף 5  
वा सबाबाट शपथ-खाएको जुन त्यसमाथि झूटो-गरी र-तिरोस् त्यसलाई र-पाँचौं-भाग थपौस् H3605 H7650 H8267 H0853 H2549 H3254

עָלָיו לְאֲשֶׁר לוֹ הוּא אֶת-בְּיוֹמוֹ: 6  
त्यसमाथि उसको उसले जसलाई आफ्नो-दोषको। H1931 H5414 H3117 H0819

जे जति उसले झूट्टा प्रतिज्ञा बनाउँछ। उसले पूरा मोल तिर्नु पर्छ। त्यसले यी सबै थोकहरूमा पाँचौं हिस्सा थपेर फर्काई दिनु पर्नेछ। उसले यो त्यस दिन दिनु पर्छ जहिले ऊ दोषबलि ल्याउँछ।

בְּעֶרְכָּהּ तिम्री-मूल्याङ्कनमा H6187	הַזָּאן भेडाबाखरा H6629	מִן बाट H6187	תָּמִים निष्खोट H8549	אֵיל भाले H3068	לִיהוּהָ परमप्रभुको-निम्ति H3068	יָבִיא ल्याओस् H0935	אֲשָׁמוּ आफ्नो-दोषबलि H0817	וְאֵת־ र- H0853	6
--	-------------------------------	---------------------	-----------------------------	-----------------------	--	----------------------------	-----------------------------------	-----------------------	---

הַכֹּהֵן पुजारीकहाँ। H3548	אֶל- मा H0413	לְאֲשָׁמוֹ दोषबलिको-निम्ति H0817
----------------------------------	---------------------	--

उसले आफूले गरेको दोषको बराबर परिमाणमा दोषबलि स्वरूप पशुहरूको बथानबाट एउटा निष्खोट भेडा परमप्रभुको निम्ति पूजाहारीकहाँ ल्याउनुपर्छ।

מִכֹּל सबैबाट H3605	אֶת־ एउटा H0259	עַל- माथि H0259	לֹ उसलाई H5545	וְנִסְלַח र-क्षमा-हुन्छ H5545	יְהוּהָ परमप्रभुको H3068	לְפָנָי अगाडि H6440	הַכֹּהֵן पुजारीले H3548	עָלָיו उसको-निम्ति H3548	וְכִפֹּר र-प्रायश्चित्त-गरोस् H3548	7
---------------------------	-----------------------	-----------------------	----------------------	-------------------------------------	--------------------------------	---------------------------	-------------------------------	--------------------------------	---	---

אֲשֶׁר- जुन H0819	יַעֲשֶׂה गर्छ H0819	לְאֲשָׁמוֹ दोषको-निम्ति H0819	בָּהּ त्यसमा। H0819	פ । H0819
-------------------------	---------------------------	-------------------------------------	---------------------------	-----------------

अनि पूजाहारीले परमप्रभुअघि उसलाई शुद्ध पारिदिनेछन् अनि तिनी कुनै पनि काम गर्दा जो दोषी हुन्छ यस्तो दोषबाट उसलाई मुक्त गर्नेछन्।”

וַיִּדְבֹּר र-भन्नुभयो H1696	יְהוּהָ परमप्रभुले H3068	אֶל- लाई H0413	מִשָּׂא मोशा H4872	לְאִמֶּר: भनेर: H0559	8
------------------------------------	--------------------------------	----------------------	--------------------------	-----------------------------	---

परमप्रभुले मोशालाई भन्नुभयो,

צִו आज्ञा-देऊ H6680	אֶת־ - H0853	אֶהְרֹן हारून H0175	וְאֵת־ र- H0853	בְּנָיו उसका-छोराहरूलाई H0559	לְאִמֶּר: भनेर: H0559	זֹאת यो H2063	תּוֹרֹת नियम H8451	הָעֹלָה होमबलिको H1931	הוּא यो-ही H1931	הָעֹלָה होमबलि H1931	9
---------------------------	--------------------	---------------------------	-----------------------	-------------------------------------	-----------------------------	---------------------	--------------------------	------------------------------	------------------------	----------------------------	---

עַל माथि H4196	מִזְבֵּחַ त्यसको-जल्ने-ठाउँ H4196	עַל- माथि H4196	הַמִּזְבֵּחַ वेदी H4196	כָּל־ सबै H3605	הַלַּיְלָה राति H3915	עַד־ सम्म H5704	הַבִּיָּח बिहान H1242	וְאֵשׁ र-आगो H0784	הַמִּזְבֵּחַ वेदीको H4196	תִּקְרָא बलिरहोस् H3344
----------------------	---	-----------------------	-------------------------------	-----------------------	-----------------------------	-----------------------	-----------------------------	--------------------------	---------------------------------	-------------------------------

כֹּן  
त्यसमा।

“यी कुराहरू हारून अनि तिनका छोराहरूलाई आज्ञा दे यो होमबलिको निम्ति विधि हो। होमबलिको बलि वेदीको चुलामा बिहान नहुञ्जेलसम्म रातभरि रहोस् अनि वेदीमा आगो बलिरहोस्।

וְלִבְשׁ र-लगाओस् H3847	הַכֹּהֵן पुजारीले H3548	מִנְיָ आफ्नो-लुगा H4055	בֶּרֶךְ सनको H0906	וּמְכַנְסֵי־ र-जाङ्गिया H4370	בִּדְ सनको H0906	יְלִבָּשׁ लगाओस् H3847	עַל־ माथि H0906	בְּשָׂרוֹ आफ्नो-शरीर H1320	וְהָרִים र-उठाओस् H0853	אֶת־ - H0853	10
-------------------------------	-------------------------------	-------------------------------	--------------------------	-------------------------------------	------------------------	------------------------------	-----------------------	----------------------------------	-------------------------------	--------------------	----

הַרְשֵׁן खरानी H1880	אֲשֶׁר जुन H0398	תֹּאכֵל खान्छ H0398	הָאֵשׁ आगोले H0784	אֶת־ - H0853	הָעֹלָה होमबलि H0853	עַל־ माथि H4196	הַמִּזְבֵּחַ वेदी H4196	וְשָׂמוּ र-राखोस्-त्यसलाई H0681	אֲזָל छेउमा H0681	הַמִּזְבֵּחַ: वेदीको। H4196
----------------------------	------------------------	---------------------------	--------------------------	--------------------	----------------------------	-----------------------	-------------------------------	---------------------------------------	-------------------------	-----------------------------------

पूजाहारीले आफ्नो पोशाक सूती कपडाको लगाओस्, सूतीको सुरूवाल पनि उसले भित्री पट्टि लगाओस् र होमबलिको भेटी वेदीमा जलाउँदा निस्केको खरानी हटाओस् र त्यसलाई वेदीको पछिल्लिर राखोस्।

וּפָשַׁט र-फुकोलोस् H6584	אֶת־ - H0853	בְּגָדָיו आफ्ना-लुगाहरू H0853	וְלִבְשׁ र-लगाओस् H3847	בְּגָדִים लुगाहरू H0312	אֲחָרִים अर्का H0312	וְהוֹצִיא र-लगिजाओस् H3318	אֶת־ - H0853	הַרְשֵׁן खरानी H1880	אֶל־ मा H0413	11
---------------------------------	--------------------	-------------------------------------	-------------------------------	-------------------------------	----------------------------	----------------------------------	--------------------	----------------------------	---------------------	----

מְחוּץ बाहिर H2351	לְמִחְנֵה छाउनीको H4264	אֶל־ मा H0413	מְקוֹם ठाउँ H4725	טָהוֹר: सफा। H2889
--------------------------	-------------------------------	---------------------	-------------------------	--------------------------

पूजाहारीले लगाएको वस्त्र खोलुन् अनि अर्को लुगा लगाएर खरानीलाई पाल बाहिर पवित्र ठाउँमा लैजाउन्।

12	וְהָאֵשׁ र-आगो H0784	עַל- माथि H4196	הַמְזֻבָּח वेदी H4196	תּוֹקֵר- बलिरहोस् H3344	בּוֹ त्यसमा H3808	לֹא ननिभोस् H3518	תְּכַבֵּה नभन्छ H3518	וּבַעַר र-जलाओस् H3518	עָלֶיהָ त्यसमाथि H3518	הַכֹּהֵן पुजारीले H3548	עֲצִים दाउरा H6086
----	----------------------------	-----------------------	-----------------------------	-------------------------------	-------------------------	-------------------------	-----------------------------	------------------------------	------------------------------	-------------------------------	--------------------------

בְּבִקְרָה बिहान H1242	בְּבִקְרָה बिहान H1242	וְעָרָר र-मिलाओस् H1242	עָלֶיהָ त्यसमाथि H1242	הָעֵלָה होमबलि H1242	וְהִקְטִיר र-जलाओस् H1242	חֲלָבֵי बोसोहरू H2459	הַשְּׂלֵמִים मेलमिलापको। H8002
------------------------------	------------------------------	-------------------------------	------------------------------	----------------------------	---------------------------------	-----------------------------	--------------------------------------

आगो वेदीमाथि लगातार बलिरहन दिनु पर्छ। आगोलाई निभन दिनु हुँदैन। पूजाहारीले प्रत्येक बिहान वेदीमा दाउरा हाल्नु पर्छ अनि होमबलि त्यसमाथि मिलाएर राख्नु पर्छ। अनि मैत्रीबलिको बोसो वेदीमा निरन्तर जलिरहनु पर्छ।

13	אֵשׁ आगो H0784	תְּמִיד निरन्तर H8548	תּוֹקֵר बलिरहोस् H3344	עַל- माथि H4196	הַמְזֻבָּח वेदी H4196	לֹא ननिभोस् H3808	תְּכַבֵּה: नभन्छ। H3518	ס । H3518
----	----------------------	-----------------------------	------------------------------	-----------------------	-----------------------------	-------------------------	-------------------------------	-----------------

वेदीमा आगो निरन्तर बलिरहोस्, त्यो निभ्नु हुँदैन।

14	וְזֹאת र-यो H2063	תּוֹרַת नियम H8451	הַמְנַחָה अन्नबलिको H4503	הַקֶּרֶב चढाऊन् H7126	אַתָּה त्यसलाई H0853	בְּנֵי- छोराहरू H0175	אַהֲרֹן हारूनका H0175	לִפְנֵי अगाडि H6440	יְהוָה परमप्रभुको H3068	אַל- मा H0413	פְּנֵי सामुन्ने H6440	הַמְזֻבָּח: वेदीको। H4196
----	-------------------------	--------------------------	---------------------------------	-----------------------------	----------------------------	-----------------------------	-----------------------------	---------------------------	-------------------------------	---------------------	-----------------------------	---------------------------------

“अन्नबलिको निम्ति नियम यस्तो छ हारूनका छोराहरूले अन्नबलि वेदीमाथि परमप्रभुको सामुन्ने ल्याउन्।

15	וְהָרִים र-उठाओस् H7062	מִמָּנֹה त्यसबाट H7062	בְּקִמְצֹו आपनी-मुठ्ठीमा H5560	מִסֹּלֶת मैदाबाट H5560	הַמְנַחָה अन्नबलिको H4503	וְהִקְטִיר र-जलाओस् H4196	הַמְזֻבָּח वेदीमाथि H4196	רִיחַ सुगन्ध H7381	גִּיחַח मीठो H5207	וּמִשְׁמֹנֶה र-त्यसको-तेलबाट H8081	וְאֵת र- H0853	כָּל- सबै H3605	הַלֶּבֶנָה धूप H3828	אֲשֶׁר जुन H3828
----	-------------------------------	------------------------------	--------------------------------------	------------------------------	---------------------------------	---------------------------------	---------------------------------	--------------------------	--------------------------	--	----------------------	-----------------------	----------------------------	------------------------

עַל- माथि H4503	הַמְנַחָה अन्नबलिको H4503	וְהִקְטִיר र-जलाओस् H4196	הַמְזֻבָּח वेदीमाथि H4196	רִיחַ सुगन्ध H7381	גִּיחַח मीठो H5207	וּמִשְׁמֹנֶה र-त्यसको-तेलबाट H8081	וְאֵת र- H0853	כָּל- सबै H3605	הַלֶּבֶנָה धूप H3828	אֲשֶׁר जुन H3828
-----------------------	---------------------------------	---------------------------------	---------------------------------	--------------------------	--------------------------	--	----------------------	-----------------------	----------------------------	------------------------

पूजाहारीले परमप्रभुलाई स्मारक भैटीको रूपमा चढाउन ल्याएको पीठो र तेलबाट एक मुठ्ठी पीठो सुगन्धित धूपसमेत लिनु पर्छ अनि वेदीमा जलाउनु पर्छ।

16	וְהַנּוֹתֵרֶת र-बाँकी H3498	מִמָּנֹה त्यसबाट H398	יֹאכְלוּ खाउन् H0175	אַהֲרֹן हारून H0175	וּבְנֵי र-उसका-छोराहरूले H4682	מִצֹּת अखमिरी H4682	תֹּאכְלוּ खाइनेछ H0398	בְּמִקְוֹם ठाउँमा H4725	קָדֵשׁ पवित्र H6918	בְּחִצְרָה आँगनमा H6918
----	-----------------------------------	-----------------------------	----------------------------	---------------------------	--------------------------------------	---------------------------	------------------------------	-------------------------------	---------------------------	-------------------------------

אֶהָל- भेट-हुने-पाल H0168	מוֹעֵד सम्मेलनको H4150	יֹאכְלוּ: खाउन्-त्यसलाई। H0398
---------------------------------	------------------------------	--------------------------------------

“रहेको पीठो र तेल चाँहि हारून र उसका छोराहरूले खानु पर्छ। तिनीहरू त्यो पवित्र ठाउँमा खमीर नमिसाई खानु पर्छ। तिनीहरूले त्यो भेट हुने पालको आँगनमा खानुपर्छ।

17	לֹא नपकाइनेछ H3808	תֹּאכְלוּ पकाइनेछ H0644	חֲמִיר- खमिर-हालेर H0644										
----	--------------------------	-------------------------------	--------------------------------	--------------------------------	--------------------------------	--------------------------------	--------------------------------	--------------------------------	--------------------------------	--------------------------------	--------------------------------	--------------------------------	--------------------------------

וְהָאֵשׁ र-दोषबलिइँ। H0817	כַּחֲטָאת पापबलिइँ। H0817	וְהָאֵשׁ यो-हो H1931
----------------------------------	---------------------------------	----------------------------

त्यो खमीरसित पकाउनु हुँदैन। मैले मलाई दिएको भैटीहरू तिनीहरूको भागको रूपमा तिनीहरूलाई दिएको नै छु। त्यो पाप बलि अनि दोषबलि जस्तै शुद्ध छ।

18	כָּל- सबै H3605	זָכָר भाले H2145	בְּבֵנֵי छोराहरूमध्ये H0175	אַהֲרֹן हारूनका H0175	יֹאכְלוּ खाऊन्-त्यसलाई H0398	חֲמִיר- नियम H2706	עֹלִים सदाको-निम्ति H5769	לִדְרֹתֵיכֶם तिम्ना-पुस्ताहरूमा H1755	מִאֲשֵׁי आगोको-बलिहरूबाट H0801
----	-----------------------	------------------------	-----------------------------------	-----------------------------	------------------------------------	--------------------------	---------------------------------	---	--------------------------------------

יְהוָה परमप्रभुको H3068	כָּל- सबै H3605	אֲשֶׁר- जुन H5060	יָנַע छुन्छ H5060	בְּהֵם तिनीहरूलाई H6942	יְקָדֵשׁ: पवित्र-हुनेछ। H6942
-------------------------------	-----------------------	-------------------------	-------------------------	-------------------------------	-------------------------------------

परमप्रभुको अन्नबलिबाट हारूनको पुरुष सन्तानहरू मध्ये कसैले खानु सक्छ। यो नियम तिघ्रो सन्तानहरूको निम्ति सँधैको लागि हो। यी भेटीहरू छोएर नै कोही पवित्र हुन्छ।”

19	וַיְבָרֶךְ	יְהוָה	אֶל-	מִשָּׁה	לְאַמֵּר:
	र-भन्नुभयो	परमप्रभुले	लाई	मोशा	भनेर:
	<a href="#">H1696</a>	<a href="#">H3068</a>	<a href="#">H0413</a>	<a href="#">H4872</a>	<a href="#">H0559</a>

परमप्रभुले मोशालाई भन्नुभयो,

20	יָהּ	קָרְבָּן	אֲהָרֹן	וּבָנָיו	אֲשֶׁר-	יִקְרִיבוּ	לְיְהוָה	בְּיוֹם	הַמִּשְׁחָה	אֹתוֹ
	यो	बलिदान	हारून	र-उसका-छोराहरूको	जुन	चढाउनु	परमप्रभुको-निम्ति	दिनमा	अभिषेक-हुने	उसलाई
	<a href="#">H2088</a>	<a href="#">H0175</a>	<a href="#">H0175</a>	<a href="#">H8548</a>	<a href="#">H4503</a>	<a href="#">H7126</a>	<a href="#">H3068</a>	<a href="#">H3117</a>	<a href="#">H4886</a>	<a href="#">H0853</a>

עֲשִׂיֹת	הָאֵפָה	סֹלֶת	מִנְחָה	תְּמִיד	מִחֲצִיתָהּ	בִּבְרֶךְ	וּמִחֲצִיתָהּ	בְּעֶרְבֹ:
दशौ-भाग	एफाको	मैदा	अन्नबलि	निरन्तर	आधा	बिहान	र-आधा	साँझ।
<a href="#">H6224</a>	<a href="#">H0374</a>	<a href="#">H5560</a>	<a href="#">H4503</a>	<a href="#">H8548</a>	<a href="#">H4276</a>	<a href="#">H1242</a>	<a href="#">H4276</a>	<a href="#">H6153</a>

“यो त्यो बलि हो जसलाई हारून र उसका छोराहरूले परमप्रभुको निम्ति त्यस दिन चढाउनुपर्छ जहिले हारून प्रधान पूजाहारीका रूपमा अभिषिक्त हुन्छन्। नियमित आठ बटुको मिहिन पीठो, यसको आधा विहान चढाउनु पर्छ अनि आधा साँझमा।

21	עֵל-	מִחֹבֶת	בְּשֶׁמֶן	תְּעֹשֶׂה	מִרְבֵּבָת	תְּבִיאֲנָהּ	תְּפִינִי	מִנְחָת	פְּתִים
	माथि	तावामा	तेलमा	बनाइनेछ	राम्रो-मिसाइएको	ल्याओस्-त्यसलाई	पकाइएका-टुक्राहरू	अन्नबलि	टुक्रा-टुक्रा
	<a href="#">H4227</a>	<a href="#">H8081</a>	<a href="#">H7246</a>	<a href="#">H0935</a>	<a href="#">H4503</a>	<a href="#">H8601</a>	<a href="#">H4276</a>	<a href="#">H0853</a>	<a href="#">H4503</a>

תְּקָרִיב	רִיחֹ-	נִיחֹם	לְיְהוָה:
चढाऊ	सुगन्ध	मीठो	परमप्रभुको-निम्ति।
<a href="#">H7126</a>	<a href="#">H7381</a>	<a href="#">H5207</a>	<a href="#">H3068</a>

तेल सित तावामा राम्ररी भूटेर बनाओस् यो राम्ररी तेलमा मिसाएर परमप्रभुको निम्ति टुक्रा-टुक्रा पारेर मिठो सुगन्धित अन्नबलि चढाउनु पर्छ।

22	וְהַכֹּהֵן	הַמְשִׁיחַ	תַּחֲתָיו	מִבְּנָיו	יַעֲשֶׂה	אֹתָהּ	חֶקֶךְ	עֹלֹם	לְיְהוָה
	र-पुजारी	अभिषिक्त	उसको-ठाउँमा	उसका-छोराहरूबाट	गरोस्	त्यसलाई	नियम	सदाको-निम्ति	परमप्रभुको-निम्ति
	<a href="#">H3548</a>	<a href="#">H4899</a>	<a href="#">H8478</a>	<a href="#">H4503</a>	<a href="#">H0853</a>	<a href="#">H2706</a>	<a href="#">H5769</a>	<a href="#">H3068</a>	<a href="#">H3068</a>

כָּלִיל	תְּקַטֵּר:
पूरे	जलाइनेछ।
<a href="#">H3632</a>	

“अनि हारूनका छोरा जो पूजाहारीको रूपमा अभिषिक्त हुन्छन्, तिनले अन्नबलि तयार पार्नुपर्छ। यो सँधैको लागि परमप्रभुको स्थायी नियम हो। यसलाई पूर्ण रूपले जलाउनुपर्छ।

23	וְכֹל-	מִנְחָת	כֹּהֵן	כָּלִיל	תִּהְיֶה	לָא	תֵּאָכֵל:	פ
	र-सबै	अन्नबलि	पुजारीको	पूरे	हुनेछ	नखाइनेछ	खाइनेछ।	।
	<a href="#">H3605</a>	<a href="#">H4503</a>	<a href="#">H3548</a>	<a href="#">H3632</a>	<a href="#">H1961</a>	<a href="#">H3808</a>	<a href="#">H0398</a>	

पूजाहारीले चढाएको प्रत्येक अन्नबलि सम्पूर्ण रूपले जलाउनु पर्छ यो खानु हुँदैन।”

24	וַיְבָרֶךְ	יְהוָה	אֶל-	מִשָּׁה	לְאַמֵּר:
	र-भन्नुभयो	परमप्रभुले	लाई	मोशा	भनेर:
	<a href="#">H1696</a>	<a href="#">H3068</a>	<a href="#">H0413</a>	<a href="#">H4872</a>	<a href="#">H0559</a>

परमप्रभुले मोशालाई भन्नुभयो,

25	דָּבָר	אֶל-	אֲהָרֹן	וְאֶל-	בְּנָיו	לְאַמֵּר	זֹאת	תּוֹרַת	הַחֻטָּאת	בְּמִקְוֹם	אֲשֶׁר	תִּשְׁחֹט
	भन	लाई	हारून	र-लाई	उसका-छोराहरू	भनेर:	यो	नियम	पापबलिको	ठाउँमा	जहाँ	काटिन्छ
	<a href="#">H1696</a>	<a href="#">H0413</a>	<a href="#">H0175</a>	<a href="#">H0413</a>	<a href="#">H8548</a>	<a href="#">H0559</a>	<a href="#">H2063</a>	<a href="#">H8451</a>	<a href="#">H4725</a>			

הַעֲלֶה	תִּשְׁחֹט	הַחֻטָּאת	לְפָנַי	יְהוָה	קָדֵשׁ	קָדֵשׁ	הוּא:
होमबलि	काटिन्छ	पापबलि	अगाडि	परमप्रभुको	अति	पवित्र	यो-हो।
<a href="#">H6440</a>	<a href="#">H1931</a>	<a href="#">H6944</a>	<a href="#">H3068</a>	<a href="#">H6944</a>	<a href="#">H6944</a>	<a href="#">H3068</a>	<a href="#">H1931</a>

“हारून र तिनका छोराहरूलाई भन, यो पाप बलिको नियम हो, जुन ठाउँमा होमबलिको निम्ति परमप्रभुको अघि मारिन्छ, त्यसै ठाउँमा पाप बलिको निम्ति पनि मारिनु पर्छ। यो अत्यन्तै पवित्र हो।

מועד : सम्मेलनको।	אהל भेट-हुने-पाल	בְּחִזְרוֹ आँगनमा	תְּאֵכֶל खाइनेछ	קָדָשׁ पवित्र	בְּמִקְוֹם ठाउँमा	יֵאָכְלָהּ खाओस्-त्यसलाई	אֶתָּה त्यसलाई	הַמַּחֲטָא पापबलि-चढाउने	הַכֹּהֵן पुजारी	26
<a href="#">H4150</a>	<a href="#">H0168</a>		<a href="#">H0398</a>	<a href="#">H6918</a>	<a href="#">H4725</a>	<a href="#">H0398</a>	<a href="#">H0853</a>	<a href="#">H2398</a>	<a href="#">H3548</a>	

जुन पूजाहारीले पापबलि चढाउँछ उसले यो खानुपर्छ। यो भेट हुने पालको आँगन पवित्र स्थानमा खानुपर्छ।

אַשְׁרָ जुनमाथि	הַבְּגָד लुगा	עַל- माथि	מִדְּמָה त्यसको-रगतबाट	יָדָה छर्कियो	וְאֶשֶׁר र-जुन	יִקְדָּשׁ पवित्र-हुनेछ	בְּבִשְׂרָהּ त्यसको-मासु	יִנְעַ छुन्छ	אֶשֶׁר- जुन	כָּל- सबै	27
			<a href="#">H1818</a>			<a href="#">H6942</a>	<a href="#">H1320</a>	<a href="#">H5060</a>		<a href="#">H3605</a>	

קָדָשׁ : पवित्र।	בְּמִקְוֹם ठाउँमा	תְּכַבֵּס धुनोस्	עַלֶּיהָ त्यसमाथि	יָדָה छर्कियो
<a href="#">H6918</a>	<a href="#">H4725</a>	<a href="#">H3526</a>		

जसले यो पापबलिको मासु छुन्छ, त्यो पवित्र हुन्छ। “यदि यसको रगत लुगाहरूमा कतै छर्कियो भने त्यो पवित्र ठाउँमा धुनुपर्छ।

וּמִרְקָ र-माझिन्छ	בְּשִׁלָּהּ पकाइएको-छ	נְחֹשֶׁת काँसाको	בְּכִלְיָ भाँडामा	וְאִם- र-यदि	יִשְׂבֵּר भाँचेछ	בּוֹ त्यसमा	תְּבַשֵּׁל- पकाइन्छ	אֶשֶׁר जुनमा	קָדָשׁ माटोको	וּכְלִי- र-भाँडा	28
<a href="#">H4838</a>	<a href="#">H1310</a>		<a href="#">H3627</a>		<a href="#">H7665</a>		<a href="#">H1310</a>		<a href="#">H2789</a>	<a href="#">H3627</a>	

בְּמַיִם : पानीले।	וְשָׂרָף र-धुन्छ
<a href="#">H4325</a>	<a href="#">H7857</a>

अनि प्रत्येक माटोको भाँडा जसमा पापबलिको मासु पकाइन्छ, त्यो फुटाउनुपर्छ। अनि यदि पाप बलिको मासु धातुले बनिएको भाँडामा पकाएको त्यो माझेर पानीले पखाल्नु पर्छ।

כָּל- सबै	זָכָר भाले	בְּכַהֲנִים पुजारीहरूमध्ये	יֵאָכְל खाओस्	אֶתָּה त्यसलाई	קָדָשׁ अति	קְדָשִׁים पवित्र	הוּא : यो-ही।
<a href="#">H3605</a>	<a href="#">H2145</a>	<a href="#">H3548</a>	<a href="#">H0398</a>	<a href="#">H0853</a>	<a href="#">H6944</a>	<a href="#">H6944</a>	<a href="#">H1931</a>

“पूजाहारीहरूमा भएका प्रत्येक पुरुषले यो खान सक्छन् र यो अत्यन्त पवित्र हो।

לֹא नखाइनेछ	בְּקָדָשׁ पवित्रस्थानमा	לְכַפֵּר प्रायश्चित्त-गर्न	מוֹעֵד सम्मेलनको	אֶהָל भेट-हुने-पाल	אֵל- मा	מִדְּמָה रगतबाट	יּוֹבֵא ल्याइन्छ	אֶשֶׁר जुनको	חֲטָאֵת पापबलि	וּכָל- र-सबै	30
<a href="#">H3808</a>	<a href="#">H6944</a>		<a href="#">H4150</a>	<a href="#">H0168</a>	<a href="#">H0413</a>	<a href="#">H1818</a>	<a href="#">H0935</a>			<a href="#">H3605</a>	

פ ।	תְּשַׂרֶף : जलाइनेछ।	בְּאֵשׁ आगीमा	תְּאָכְלָהּ खाइनेछ
	<a href="#">H8313</a>	<a href="#">H0784</a>	<a href="#">H0398</a>

तर पाप बलिको रगत यदि मानिसहरूलाई पवित्र पार्न भेट हुने पालमा ल्याएको भए त्यो खानु हुँदैन। यो आगीमा जलाउनु पर्छ।